

5, 4, 2, 4. TBr. 1, 6, 10, 1.

अन्तरा 1) a) Z. 2 lies 9, 8, 9 st. 9, 13, 9; Z. 3 lies 11, 8, 34 st. 11, 10, 34.

— b) DAÇAK. in BERNF. Chr. 187, 17. — f) KATHĀS. 24, 97. 134.

अन्तराय 2) RAEB. 3, 5. ÇIÇ. 9, 87. JOGAR. 1, 29. 30. WILSON, Sel. Works 1, 310. 317.

अन्तराल adj. (f. अन्त) *dazwischenliegend*: अन्तराला दिशः HALĀS. 1, 102.

अन्तर्गच्छन् der zwischen (gen.) — gelegene Raum ÇIÇ. 9, 2. n. Zwischenraum: बन्धनागारभित्तेर्व्यामत्रयमन्तरालमारामप्रकारस्य DAÇAK. in BERNF. Chr. 197, 17. Zwischenzeit: अन्तराले MBH. 13, 5049.

अन्तरिक्ष m. N. pr. eines Rshi (vgl. अन्तरिक्ष) Ind. St. 3, 202, b. n. N. eines Sāman, desgl. अन्तरिक्षस्य व्रतम् und अन्तरिक्षस्य संसर्पम् ebend.

अन्तरिक्षसद् Z. 2 lies 14, 6, 12 st. 14, 8, 12.

अन्तरिक्ष 1) a) *innerlich, das Innere*: (प्रुचिः) बहिष्कान्तरिक्षे नित्यम् MBH. 13, 6604. *dazwischenstehend, in der Mitte stehend* Spr. 4888, v. 1. für मध्यम्. — b) c) *verhüllt, verdeckt*: शाहूलचर्मात्तरिक्षरूपेण KUMĀRAS. 7, 37. त्वस्त्रात्तरिक्षामिप Spr. 3662. शशिरुचं सलिलमुषाम् 2818. पर्वतात्तरिक्षो रविः BHAR. देवात्तरिक्षैरुष्य dessen menschliche Anstrengung durch das Schicksal gehemmt, gelähmt wird Spr. 4771. 5368. — d) दूरात्तरिक्षे दूतम् recht weit von ihm entfernt Spr. 4310. ausgeschlossen TS. 1, 1, 8, 1. सोमपीयात् von Ait. Br. 2, 22. — 3) अन्तर्गच्छन् einer Art von Rātheln KĀVĀD. 3, 102.

अन्तरिक्षम् m. N. pr. eines Vjāsa Verz. d. Oxf. H. 80, a, 12; vgl. oben अन्तरिक्ष.

अन्तरिक्ष्य m. Station ÇĀṆKH. Br. 8, 9. Ind. St. 9, 360.

अन्तरिक्ष (अन्, loc. von अन्तर, + चर्) adj. *im Innern (des Hauses) sich tummelnd, dort beschäftigt* (Gegens. बहिष्चर) MBH. 4, 311.

अन्तरिक्ष 1) VS. PRĀT. 4, 19. — 2) e) Spr. 4087. — f) mit dem gen.: उवाच चैतान्प्रतिभाव्य शक्रः संचोदयिष्यन्ननुषस्यान्तरेण MBH. 3, 513. अन्तरिक्ष भेदः । बुद्धिभेदार्थमित्यर्थः NĪLAK.

अन्तरिक्षि (अन् + गिरि) m. *das innerhalb des Gebirges gelegene Land*, N. pr. eines best. Landes (Gegens. बहिष्गिरि) MBH. 2, 1012. अन्तर्गच्छन् ein in diesem Lande Geborener VARĀH. BRH. S. 5, 42; vgl. अन्तर्गच्छन्.

अन्तरिक्षि (von अन्तरिक्षि) m. pl. *das innerhalb des Gebirges wohnende Volk* MBH. 6, 357 (अन्तरिक्षिः ed. Calc., अन्तरिक्षिः ed. Bomb.). MĀRK. P. 37, 42. — Vgl. बहिष्गिरि.

अन्तरिक्षानु, fälschlich अन्तरिक्षानु adj. MĀRK. P. 34, 27.

अन्तरिक्ष (अन्तर + देह) *Eingeweide* HALĀS. 3, 31.

अन्तरिक्ष (अन्तर + धन) n. *ein innerer Schatz* Spr. 3346.

अन्तरिक्ष 1) Verz. d. Oxf. H. 230, b, 2. 3. अन्तर्गच्छन् *das Unsichtbarwerden* BUÇG. P. 4, 24, 3. — 3) n. *das Bedecken* (eig. die erste Bed.) KĀTĪ. ÇA. 3, 7, 11.

अन्तरिक्षकट (अन् + कट) n. *Deckelgefäß* Z. d. d. m. G. IX, LXXIX.

अन्तरिक्ष 3) *Zwischenzeit* SHARV. Ba. 1, 6.

अन्तरिक्षात्का Verz. d. Oxf. H. 93, a, 45.

अन्तरिक्षान (अन्तर + यन्) n. *ein inneres Opfer* Verz. d. Oxf. H. 102, b, 25.

अन्तरिक्ष (अन्तर + योग) m. dass. ebend. 102, a, 29.

अन्तरिक्षिका (अन्तर + ला) f. *eine Art Räthsel, das zugleich die Auflösung enthält* (Gegens. बहिष्कालिका) MOLESW.

अन्तरिक्ष *genauer mit dem Haaren (der rauhen Seite) nach innen gekehrt.*

अन्तरिक्षिक, अन्तरिक्षिक KĀM. NĪTIS. 7, 43 (der Text अन्तरिक्षिक, der Schol. अन्तरिक्षिक). — Vgl. अन्तरिक्षिक.

अन्तरिक्ष, f. अन्तरी KĀTĪ. 8, 10. अन्तरी TBr. 1, 2, 2, 13. MBH. 1, 4481. RAGH. 15, 18. RĀGA-TAR. 3, 245. — Vgl. धानात्तरिक्ष.

अन्तरिक्षाम्, अन्तरिक्षाम् adj. BHĀG. P. 9, 8, 6.

अन्तरिक्षि 2) f. ई MBH. 2, 1307. fgg. VARĀH. BRH. S. 5; 85.

अन्तरिक्षिक adj. *innerhalb der Vēdi geschehend* u. s. w. KULL. zu M. 4, 227. — Vgl. अन्तरिक्षिक und बहिष्कालिका.

अन्तरिक्ष N. pr. einer Localität Verz. d. Oxf. H. 338, b, 13. 339, a, 17. b, 37 (अन्तरिक्ष). देश 332, b, 10. Vgl. ΑΝΤΑΡΓΙΡΙΑ bei WASSILJEV 35.

अन्तरिक्षिक vgl. अन्तरिक्षिक.

अन्तरिक्षिक m. wohl nur fehlerhaft für अन्तरिक्षिक Schol. zu R. bei GORR. VII, 341.

अन्तरिक्षि (von 1. धा mit अन्तर) f. *Verborgenheit* TBr. 1, 6, 1, 4. 5, 6.

अन्तर्गच्छन् (अन्त + ली) f. Titel eines Werkes, das die letzten Lebensjahre Kaitanja's behandelt, WILSON, Sel. Works 1, 133. — Vgl. अन्तर्गच्छन् und मध्यगच्छन्.

अन्तर्वास (अन्त + वास) m. pl. *Grenzbewohner*, N. pr. eines Volkes MBH. 2, 1337.

अन्तर्विपुला (अन्त + वि) f. *ein best. Metrum* Ind. St. 8, 302.

अन्तर्चर (अन्तर + चर) adj. *im Innern d. i. im Körper sich bewegend*: मरुतः KUMĀRAS. 3, 43.

अन्तर्गच्छन् (अन्तर् + गच्छन्) m. *ein in Antargiri Geborener* VARĀH. BRH. S. 16, 2.

अन्तर्गच्छन् adv. vielleicht *hineinfahrend* (Gegens. बहिष्गच्छन्), von einer best. Aussprache ÇAT. Br. 11, 4, 2, 5.

अन्तर्गच्छन् TS. 5, 4, 2, 1.

अन्तर्गच्छन् (अन्त + सन्) f. *Todtenfeier* RĀGA-TAR. 3, 224.

अन्तर्गच्छन् 2) a) die *Halbvocale* heißen so, weil sie zwischen den Sparça und Ūshman aufgeführt worden; vgl. MÜLLER zu RV. PRĀT. 1, 10. — b) PARĀV. Br. 12, 13, 20. = मध्ये अवस्थिता प्रजा Schol.

अन्तर्गच्छन् (d. i. अन्तर्गच्छन्) n. *eine best. Klasse von Metren* Ind. St. 8, 107. 111.

अन्तर्गच्छन् (d. i. अन्तर्गच्छन्) m. *der Uebergang in einen Halbvocal* (अन्तर्गच्छन्) VS. PRĀT. 4, 47.

अन्तर्गच्छन् (so ist zu lesen) adj. *den Svarita auf der Endsilbe habend* VS. PRĀT. 2, 3.

अन्तर्गच्छन् n. *innerer Saft* und zugleich *eingestecktes Geld* Spr. 1533. *innerer Gehalt* 3491.

अन्तर्गच्छन् *im Innern steckend, versteckt* Spr. 123.

अन्तर्गच्छन् Antiochien Verz. d. Oxf. H. 338, b, 43. 340, a, 2. 7.

अन्तर्गच्छन् 2) MĀRK. P. 17, 25. — Vgl. अन्तर्गच्छन्.

अन्तर्गच्छन् 1) b) TBr. 2, 4, 2, 3. — 2) भस्मात्ति *in der Nähe von Asche* BUÇG. P. 9, 8, 19.

अन्तर्गच्छन् 1) a) पापमामरुपात्तिकम् *eine Sünde, die bis zum Tode währt* d. i. erst mit dem Tode aufhört MBH. 3, 8333. — 3) a) *in der Nähe* MBH. 12, 5202. प्राय क्रूरः प्रूरुत्तिकं पुनः *in die Nähe von, zu* RĀGA-TAR. 3, 5, 7. — c) Z. 3 lies 50. 52. st. 30, 52.